

मिति

श्री सूचना अधिकारीज्यू
शिवपुरी गाउँपालिका
शेराबगर, नुवाकोट

विषय: सूचना तथा विवरणको प्रमाणित प्रतिलिपि पाउँ भन्ने बारे।

महोदय,

उपर्युक्त सम्बन्धमा म / हामी निवेदकलाई यस कार्यालयमा रहेका तपसिलमा उल्लिखित विवरण, तथ्याङ्क तथा सूचना मेरो/ हाम्रो प्रयोजनको लागि आवश्यक परेको जानकारी गराउन चाहन्छु । उक्त सूचना नेपालको अन्तरिम संविधान, २०६३ को धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ३ र ७ अनुसार ती सूचना तथा जानकारीको प्रमाणित प्रतिलिपि उपलब्ध गराई दिनुहुन यो निवेदन गर्दछु ।

तपिसल

१. ।
२. ।
३. ।

माथि उल्लेखित सूचनाको प्रतिलिपि छिटो भन्दा छिटो उपलब्ध गराउनु हुन अनुरोध गर्दछु । उल्लिखित सूचना उपलब्ध गराउँदा लाग्ने कानून वमोजिमको शुल्क बुझाउन तयार छु ।

निवेदक

.....

नाम:

ठेगाना:

फोन नं.:

इमेल:

श्री सूचना अधिकारी,
शिवपुरी गाउँपालिका
शेराबगर, नुवाकोट

विषय:- सूचनाको हकसम्बन्धी ऐन, २०६४ अन्तर्गत सूचनाको माग ।

मैले त्यस कार्यालय मितिमा विषयमा / कामका लागि निवेदन दिएको थिएँ । मेरो सो निवेदनमाथि अहिलेसम्म सन्तोषजनक कारवाही नभएको हुँदा कृपया मलाई निम्नलिखित सूचना उपलब्ध गराईदिनु हुन अनुरोध छ ।

१. मेरो निवेदनमाथि अहिलेसम्म के के कारवाही भयो? कुन मितिमा के गरियो ?
२. मेरो निवेदन कुन कर्मचारी वा पदाधिकारी कहाँ पुग्यो ? कुन पदाधिकारीको जिम्मा कति दिनसम्म मेरो निवेदन रह्यो ? सम्बन्धित पदाधिकारीहरूले मेरो निवेदनमाथि के कारवाही गरे? ती सबै पदाधिकारीहरूको नाम, पद र फोन नम्बरको जानकारी दिनुहोला ।
३. तपाईंको कार्यालय, विभाग, निकायको नियम, निर्देशिका वा नागरिक वडापत्रअनुसार मेरो निवेदनमाथि कति समयभित्र कारवाही हुनुपर्छ ? त्यो नियम, निर्देशिकाको नक्कल प्रति उपलब्ध गराईदिनु होला ।
४. उक्त नियम, निर्देशिका पालना नगर्ने पदाधिकारीमाथि आफ्नो पदीय दायित्व पुरा नगरेकोमा कारवाही हुने व्यवस्था कि छैन ? मेरो निवेदनको सम्बन्धमा नियम, निर्देशनको उल्लङ्घन भएको छ कि छैन? भएको छ भने कुन नियम र निर्देशानुसार कस्तो कारवाही हुन्छ, त्यो निर्णय पाउँ ।
५. सम्बन्धित पदाधिकारीहरूले दायित्व पूरा नगर्नाले शारीरिक र मानसिक पीडा भोग्नु परेको छ । यो पिडाको लागि सम्बन्धित पदाधिकारी जिम्मेवार छ कि छैन र छ भने त्यसका लागि दण्ड सजायको कानूनी के व्यवस्था छ त्यो कानूनको बारे जानकारी पाउँ ?
६. मेरो निवेदनमाथि कहिलेसम्म कारवाही हुन्छ र मेरो माग / समस्या कहिलेसम्म पूरा / समाधान हुन्छ ? माथि माग गरिएका सूचना पाउँ ।

निवेदक

.....
निवेदनको नाम:
ठेगाना:
फोन नम्बर:
मिति: